



**एनएमबि लघुवित्त
वित्तीय संस्था लि.**

NMB Laghubitta Bittiya Sanstha Ltd.

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको वित्तीय संस्था

ब्याजदर परिवर्तन सम्बन्धी सूचना

प्रकाशित मिति : २०८२/०६/३१

नेपाल राष्ट्र बैंकबाट 'घ' वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएको एकीकृत निर्देशन, २०८१ को निर्देशन नं. १४/०८१ को बुदा नं.२ को कर्जाको ब्याजदर सम्बन्धी व्यवस्थामा भएको संशोधन बमोजिम आधार दर गणना गरी २०८२ कार्तिक १ गतेदेखि प्रवाह हुने कर्जाहरूमा परिवर्तनीय र स्थिर ब्याजदर देहाय अनुसार लागु हुने व्यहोरा सर्वसाधारण सबैको लागि जानकारी गराइन्छ।

क्र.सं.	कर्जा शीर्षक	आधारदर (प्रतिशत)	प्रिमियम (प्रतिशत)	परिवर्तनीय ब्याजदर (प्रतिशत)	स्थिर ब्याजदर (प्रतिशत)	कैफियत
१	कृषि तथा उद्यमशील कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	२०८२/०४/०१ भन्दा अगाडि प्रवाह गरेको तथा सो अवधिमा बक्यौता रहेको कर्जाको ब्याजदर यथावत नै कायम रहनेछ।
२	उर्जा कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
३	उपभोग्य कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
४	लघुउद्यम कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
५	व्यक्तिगत लघुउद्यम कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
६	आवास कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
७	शैक्षिक कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
८	बैदेशिक रोजगार कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	
९	आकस्मिक कर्जा	१४.४७	०.२५	१४.७२	१४.७२	

पुनश्च : संस्थाको पछिल्लो त्रैमास २०८१ असारदेखि २०८२ भाद्र मसान्तसम्मको औसत आधार दर १४.४७ % रहेको र बाणिज्य बैंकहरूको औषत आधार दर ५.७२ % रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ।

नोटः

- १ ग्राहकले स्थिर वा परिवर्तनीय ब्याजदर मध्ये कुनै एक विकल्प छान्न सक्नेछन्।
- २ स्थिर ब्याजदर छान्ने गरी सम्झौता गरेका कर्जाको अवधिभर ब्याजदर परिवर्तन हुने छैन।
- ३ परिवर्तनीय ब्याजदरको विकल्प छानेको अवस्थामा त्रैमासिक रूपमा आधारदर परिवर्तनसंगै कर्जाको ब्याजदर समेत परिवर्तन हुन सक्नेछ।
- ४ अन्य व्यवस्था तथा शर्तहरू नेपाल राष्ट्र बैंकबाट लघुवित्त वित्तीय संस्थाहरूलाई जारी गरिएका निर्देशन बमोजिम हुनेछ।



(Signature)